

# स्थानीय राजपत्र

भिमाद नगरपालिकाद्वारा प्रकाशित

खण्ड ६) भिमाद भाद्र १५ गते, २०७९ साल (संख्या ६

भाग २

भिमाद नगरपालिका

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम भिमाद नगरपालिका नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

सम्बत् २०७८ सालको कार्यविधि नं.८

भिमाद नगरपालिकाको विद्यालय व्यवस्थान समितिको गठन तथा व्यवस्थापन सम्बन्धी  
(पहिलो संशोधन) कार्यविधि, २०७९

भिमाद नगरपालिकाको विद्यालय व्यवस्थान समितिको गठन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ लाई समयानुकूल संशोधन गर्न वाञ्छनीय भएकोले,

नगर कार्यपालिकाको मिति २०७९।०५।०७ गतेको बैठकले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ ।

१.संक्षिप्त नाम प्रारम्भ : (१)यस कार्यविधिको नाम "भिमाद नगरपालिकाको विद्यालय व्यवस्थान समितिको गठन तथा व्यवस्थापन सम्बन्धी ( पहिलो संशोधन) कार्यविधि, २०७९ " रहनेछ ।

(२)यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

(३)यो कार्यविधि भिमाद नगरपालिका भर लागू हुनेछ ।

२. मुल कार्यविधिको परिच्छेद ३,दफा ८ को उपदफा (१) मा संशोधन : विद्यालय व्यवस्थापन समितिका सदस्य छनौटका लागि सहमतिको अधिकतम पहल गरिने छ ।

सूचना तथा अभिलेख केन्द्र ,भिमाद मुद्रित । मूल्य रु. १०

३. मुल कार्यविधिको परिच्छेद ३,दफा ८ को उपदफा (५) देखि (८) मा संशोधन (सद्दा उपदफा (५) देखि (८) को सद्दा देहायको (५) देखि (९) दफा कायम गरिएको छ ।

(१) उपदफा (३) बमोजिम दोस्रो भेलाबाट पनि विद्यालय व्यवस्थापन समितिका सदस्यहरू छनोट गर्न नसकेमा छनोट सहयोग समितिको निर्णयले उपयुक्त प्रकृया निर्धारण गरी व्यवस्थापन समितिका सदस्य छनोट गर्न सक्ने छ ।

(२) अभिभावकबाट प्रतिनिधित्व हुने सदस्यको छनोट भईसके पछि प्रधानाध्यापक र वडा प्रतिनिधि सहितको बैठकले ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ग) बमोजिमका सदस्यहरूको मनोनयन एकहस्ता भित्र गरिसक्नुपर्ने छ ।

(३) व्यवस्थापन समितिका सदस्य छनोट एवम् मनोनयन भएपछि प्रधानाध्यापक र शिक्षक प्रतिनिधि बाहेकका सदस्यहरूले आफूहरूमध्येबाट अध्यक्षको छनोट गर्नु पर्ने छ ।

(४) यस दफामा अन्यत्र जुन सुकै कुरा लेखिएको भएतापनि नगर शिक्षा समितिले विद्यालय व्यवस्थापन समिति गठनका लागि तोकिएको समयसीमाभित्र विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी प्रक्रिया पूरा गर्न नसकेमा वा विद्यालय व्यवस्थापन समिति गठन गर्न असहज परिस्थिति सिर्जना भएको भनि छनोट सहयोग समितिबाट अनुरोध भई आएमा नगर शिक्षा समितिले व्यवस्थापन समिति गठन नहुँदासम्मको अवधिका लागि अस्थायी व्यवस्थापन समिति गठन गरी वैकल्पिक व्यवस्था गर्न सक्ने छ ।

४. मुल कार्यविधिको परिच्छेद ३को दफा २२, को ३,उपदफा (२) परिच्छेद ३को दफा २२, को उपदफा (३)मा : दोस्रो भेलामा पनि सहमतिकै आधारमा सदस्यको चयन गर्नु पर्ने छ। दोस्रो भेलामा समेत सहमति हुन नसकेमा छनोट सहयोग समितिले छनोट सम्बन्धी प्रक्रिया निर्धारण गरी सदस्यहरूको छनोट गर्नेछ। मूल कार्यविधिको दफा ४ खारेज गरिएको छ ।

५. मुल कार्यविधिको परिच्छेद ४,दफा २७को उपदफा (२) उपदफा(१) दफा २७को उपदफा (२)मा : उपदफा(१)बमोजिम शिक्षक प्रतिनिधिमा शिक्षकहरू बीच सहमति हुन नसकेमा इच्छुक शिक्षकहरू बीच सहमतिका लागि प्रधानाध्यापकले ३दिनको समय दिनु पर्नेछ। उल्लेखित समय भित्र पनि सहमति हुन नसकेमा शिक्षकहरूको बहुमतबाट शिक्षक प्रतिनिधिको छनोट गर्नेछ।

आज्ञाले

टेकनाथ दहाल

प्रमुख प्रशासकीय अधिकृत

सूचना तथा अभिलेख केन्द्र ,भिमाद मुद्रित । मूल्य रु. १०